



१२ जुन २०१८

## प्रेस विज्ञप्ति

गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि नै विदेशमा रहेका नेपालीहरूले आर्जन गरेका ज्ञान, सीप, प्रविधि एवं पूँजीलाई नेपालको दिगो विकासमा प्रयोग गर्ने संघको उद्देश्य अनुरूप अधिकतम प्रयास गर्दै आएको छ । विदेशमा रहेका नेपालीहरूले आफ्नो क्षमता अनुसार ज्ञान र सीपको प्रयोग गरी त्यहाँको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरिरहेका छन् । त्यसरी विदेशमा आर्जित सीपको प्रयोग नेपालको रूपान्तरणको लागि उपयोगी हुनसक्ने प्रचुर सम्भावना रहेको छ । यसै सम्भावनालाई सार्थकतामा बदल्न गैरआवासीय नेपाली विज्ञहरू, नेपालमा रहनु हुने विज्ञहरू र नेपालसँग जोडिएका विदेशी विज्ञहरूलाई एकै थलोमा ल्याउन गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोबर १२ र १३ तारिखमा (२ दिने) विज्ञ सम्मेलन आयोजना गर्ने घोषणा हामीले यसअघि नै गरेको सर्वविदितै छ ।

गैरआवासीय नेपाली संघको पहलमा नेपालमा आर्थिक लगानी भित्र्याउन केही सफलता हासिल भएपनि विदेशमा रहेका नेपालीहरूको ज्ञान सीपलाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन अपेक्षित सफलता हासिल गर्न सकिएको छैन । यसै कुरालाई मनन गरी गैरआवासीय नेपाली संघले विदेशमा बस्ने नेपालीहरूको ज्ञान सीप राष्ट्रहितका लागि प्रयोग गर्ने क्षेत्र र विधिको पहिचान गर्न विज्ञ सम्मेलन गर्ने निर्णय गरेको हो ।

सोही विज्ञ सम्मेलनको पूर्व तयारीस्वरूप यही आउँदो जुन १६ र १७ तारिखमा अमेरिकाको सान फ्रान्सिस्को शहरमा आयोजना गर्न लागेको आइसीसी विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको साधारण सभाको तयारी पूरा भएको जानकारी गराउन चाहन्छौं । अमेरिकामा हुने विज्ञ सम्मेलनको लागि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय रविन्द्र अधिकारीज्यू प्रमुख अतिथिको रूपमा र पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा. प्रकाश चन्द्र लोहनी तथा पूर्व पर्यटन राज्यमन्त्री रेवति प्रसाद भूसाल विशेष अतिथिका रूपमा सहभागि हुँदै हुनुहुन्छ । सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्ष व्दय कुमार पन्त र कुल आचार्य, महासचिव डा. बट्टी केसी, नेपाल विज्ञ सम्मेलनका संयोजक डा. हेमराज शर्मा आइसीसीका अन्य पदाधिकारीहरू लगायत विभिन्न देशका एनआरएनएका पदाधिकारीहरूको उपस्थिति रहनेछ । यसका साथै अमेरिकास्थित नेपाल सरकारका राजदूत, अवैतनिक तथा वाणिज्यदूतहरू र

अमेरिका क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौद्धिक व्यक्तित्वहरूसहित करिब ५ सय जनाको सहभागिता रहने अपेक्षा छ ।

अमेरिका क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरू सहभागी गराएर पहिलो पटक आयोजना गर्न लागेको यो सम्मेलनमा विभिन्न मुलुकमा कार्यरत नेपाली वैज्ञानिक, प्राविधिक, समाजसेवी, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू सहभागी भएर नेपालको विकासका सम्भावना र चुनौतीका बारेमा छलफल गरिनेछ ।

गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक गौरी जोशीको संयोजकत्वमा हुन गैरहेको सम्मेलनमा डा रुद्र अर्यालले अमेरिका क्षेत्रका विज्ञहरूसंग संयोजन गर्नुभएको छ भने एनआरएनए अमेरिकाका अध्यक्ष डा केशव पौडेल विशेष भूमिका रहेको छ । सम्मेलनमा विशेषतः स्वास्थ्य, शिक्षा, पर्यटन पूर्वाधार तथा सहरी विकास, कृषि तथा खाद्य सुरक्षा, श्रम तथा वैदेशिक रोजगार, लगानी, वातावरण तथा उर्जा, विज्ञान तथा प्रविधि, सुशासन लगायतका विषयलाई नीतिगत तथा विषयगत रूपमा प्रस्तुत गर्दै बृहत छलफल गरिनेछ । त्यसपछि तयार हुने सान्फ्रान्सिस्को घोषणा पत्रका बुँदाहरूलाई नेपालको नीतिगत तहमा कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा हाम्रो ध्यान केन्द्रित हुनेछ ।

नेपालको आर्थिक विकासमा सहयोग गर्नको लागि गैरआवासीय नेपालीहरूले व्यक्तिगत तथा सामूहिक रूपमा नेपालका विभिन्न क्षेत्रहरूमा लगानी गरिरहेका छन् । यसर्थ पनि यो सम्मेलनले राष्ट्र निर्माणमा साझेदार बन्नका लागि एक महत्वपूर्ण सेतुको रूपमा भूमिका निर्वाह गर्दै मुलुकमा आर्थिक लगानीसँगै बौद्धिक लगानीको बाटो खोल्नेमा संघ विश्वस्त छ । यस अवसरमा सम्मेलनमा सहभागी भएर र आवश्यक सहयोग गरेर सम्मेलन सफल बनाउन संचारकर्मी लगायत सम्बन्धित सबैमा संघ हार्दिक अनुरोध समेत गर्दछ ।



भूषण घिमिरे

प्रवक्ता

गैर आवासीय नेपाली संघ

अन्तराष्ट्रिय समन्वय परिषद ।